

## अनुसूची- २

(दफा ४ तथा अनुसूची-१ को भाग-१ सँग सम्बन्धित)



पथरी शनिश्चरे नगरपालिका

# स्थानीय राजपत्र

खण्ड:....

संख्या:....

मिति: २०७५/१/१९

भाग २

विनियोजन ऐन, २०७४

पथरी शनिश्चरेनगरपालिकाको आर्थिक बर्ष २०७४/२०७५ को सेवा र कार्यहरूको लागि स्थानीयसञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

सभाबाट स्वीकृत मिति:

प्रमाणिकरण मिति:

**प्रस्तावना:** पथरी शनिश्चरेनगरपालिकाको आर्थिक बर्ष २०७४।०७५ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले, नेपालको सविधानको धारा २२९ को उप-धारा (२) बमोजिम नगर सभाले यो ऐन बनाएको छ।

१. सक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “पथरी शनिश्चरेनगरपालिकाको विनियोजन ऐन, २०७४” रहेको छ ।

२) यो ऐन २०७४/०५/२० बाट प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०७४।०७५ का निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार: (१) आर्थिक वर्ष २०७४।०७५ का निमित्त नगरकार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लिखित चालु खर्च, पुँजिगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु ५५,४४,५९,६५८।००। (अक्षरेपी पचपन्न करोड चवालिस लाख उनान्साठी हजार छ सय अठ्ठाउन्न रुपैया मात्र) मा नबढाइ निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३. विनियोजन: (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७४।०७५ को निमित्त पथरी शनिश्चरेनगरपालिका नगर कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा नगर कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको २० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पुँजिगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालु खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालु तथा पुँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकका जम्मा स्वीकृत रकमको २० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा नगर सभाको स्वीकृति लिनुपर्नेछ ।

४. बचाउ: चालु आर्थिक वर्षमा नगर कार्यपालिकाको निर्णयबाट भएका चालु तथा पुँजिगत खर्चहरू यसै ऐन अनुसार भएको मानिनेछ ।

अनुसूचि-१

(दफा २ सँग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ (२) बमोजिम  
सञ्चित कोषबाट विनियोजित रकम

क्र.स.	अनुदान सख्या	शीर्षकको नाम	चालु खर्च	पूँजिगत खर्च	वित्तिय व्यवस्था	जम्मा
१	नगर कार्यपालिका		१६,६४,७०,७९९।००	१९,६५,१९,३५९।००		३६,२९९,०१५।००
२	वडा समिति		०।००	७,००,००,०००।००		७,००,००,०००।००
३	बिषयगत शाखा		१२,१४,६९,५००।००	-		१२,१४,६९,५००।००
४	ऋणको सावा व्याज भक्तानी		-	-	-	-
५	लगानी (शेयर/ऋण)					
	जम्मा		२८,७९,४०,२९९।००	२६,६५,१९,३५९।००		५५,४४,५९,६५।००